

Col

Chapter 4

Nepali Interlinear

Reference: Nepali ERV

1 Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε,
हे-मालिकहरू हे-स्वामीहरू जो उचित र जो समानता आफ्ना दासहरूलाई दिनुहोस्
[G3588](#) [G2962](#) [G3588](#) [G1342](#) [G2532](#) [G3588](#) [G2471](#) [G3588](#) [G1401](#) [G3930](#)

εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανῷ.
जान्दै कि पनि तिमीहरूको छ प्रभु स्वर्गमा स्वर्गमा।
[G1492](#) [G3754](#) [G2532](#) [G4771](#) [G2192](#) [G2962](#) [G1722](#) [G3772](#)

मालिकहरू, आफ्ना सेवकहरूलाई काम अनुसार जे उचित र राम्रो छ देऊ। याद राख कि स्वर्गमा तिम्रो पनि मालिक हुनुहुन्छ।

2 Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ;
प्रार्थनामा प्रार्थनामा लागि रहनुहोस् जागा-रहँदै त्यसमा त्यसमा धन्यवादसहित धन्यवादसहित।
[G3588](#) [G4335](#) [G4342](#) [G1127](#) [G1722](#) [G0846](#) [G1722](#) [G2169](#)

आफैलाई प्रार्थनामा अर्पण गर। अनि जब प्रार्थना गर्छौ सधैं परमेश्वरलाई धन्यवाद चढाऊ।

3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν
प्रार्थना-गर्दै सँगसँगै पनि हाम्रो-लागि हाम्रो-लागि ताकि परमेश्वरले परमेश्वरले खोलिदिनुहोस् हामीलाई
[G4336](#) [G0260](#) [G2532](#) [G4012](#) [G1473](#) [G2443](#) [G3588](#) [G2316](#) [G0455](#) [G1473](#)

θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι' ὃ
ढोका वचनको वचनको बोल्न त्यो रहस्य ख्रीष्टको ख्रीष्टको जसको-कारण जसको-कारण
[G2374](#) [G3588](#) [G3056](#) [G2980](#) [G3588](#) [G3466](#) [G3588](#) [G5547](#) [G1223](#) [G3739](#)

καὶ δέδεμαι,
पनि बाँधिएको-छु।
[G2532](#) [G1210](#)

हाम्रो लागि पनि प्रार्थना गर। परमेश्वरलाई प्रार्थना गर कि उहाँले उहाँको संदेश मानिसहरूलाई भन्ने मौका हामीलाई दिऊन्। प्रार्थना गर कि परमेश्वरले ख्रीष्ट बारेमा खोली दिनु भएको साँच्चो रहस्य प्रचार गर्न हामी योग्य हुन सकौं। म कैदमा छु किनकि म यो सत्य सिकाउँछु।

4 ἵνα φανερώσω αὐτὸ, ὡς δεῖ με λαλῆσαι.
ताकि प्रकट-गरूँ त्यसलाई जसरी पर्छ मलाई बोल्न।
[G2443](#) [G5319](#) [G0846](#) [G5613](#) [G1163](#) [G1473](#) [G2980](#)

तिमीहरू प्रार्थना गर्न सक्छौ कि स्पष्ट सत्य म मानिसहरूलाई व्याख्या गर्न योग्य बनौं। मैले त्यही गर्नु परेको छ।

5 Ἐν σοφίᾳ, περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν
बुद्धिमा बुद्धिमा हिँड्नुहोस् बाहिरकाहरूसँग बाहिरकाहरूसँग बाहिरकाहरूसँग समयलाई समयलाई
[G1722](#) [G4678](#) [G4043](#) [G4314](#) [G3588](#) [G1854](#) [G3588](#) [G2540](#)

ἐξαγοραζόμενοι.
सदुपयोग-गर्दै।
[G1805](#)

अविश्वासीहरूसित व्यवहार गर्नमा बुद्धिमानी होऊ। सर्वोत्तम तरिकामा तिमीलाई दिइएको अवसरहरू प्रयोग गर।

6 ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἄλατι ἡρτυμένος, εἰδέναι πῶς
तिमीहरूको वचन तिमीहरूको सधैं अनुग्रहमा अनुग्रहमा नुनले स्वादिलो-बनाइएको जान्नलाई कसरी
[G3588](#) [G3056](#) [G4771](#) [G3842](#) [G1722](#) [G5485](#) [G0217](#) [G0741](#) [G1492](#) [G4459](#)

δεῖ ὑμᾶς ἐνὶ ἐκάστῳ ἀποκρίνεσθαι.
चाहिन्छ तिमीहरूलाई हरेक व्यक्तिलाई जवाफ-दिन।
[G1163](#) [G4771](#) [G1520](#) [G1538](#) [G0611](#)

जब तिमी कुरा गर्छौ नम्रता र बुद्धिमानिसित व्यावहार गर। यस प्रकारले हरेक मानिसलाई ठीकसित उत्तर दिन तिमीहरू योग्य हुनेछौ।

7 Τὰ κατ' ἐμὲ πάντα, γνωρίσει ὑμῖν Τυχικός, ὁ ἀγαπητὸς ἀδελφός,
मेरा बारेमा मेरा सबै-कुरा जनाउनेछन् तिमीहरूलाई तुखिकसले जो प्रिय भाइ
[G3588](#) [G2596](#) [G1473](#) [G3956](#) [G1107](#) [G4771](#) [G5190](#) [G3588](#) [G0027](#) [G0080](#)

καὶ πιστὸς διάκονος, καὶ σύνδουλος ἐν Κυρίῳ;
र विश्वासयोग्य सेवक र संगी-दास प्रभुमा प्रभुमा।
[G2532](#) [G4103](#) [G1249](#) [G2532](#) [G4889](#) [G1722](#) [G2962](#)

टाइकिकस ख्रीष्टमा मेरा प्रिय भाइ हुन्। प्रभुमा उनी एक विश्वासी सेवक र मेरा सहकर्मी हुन्। मसित घटेका सबै कुराहरूको बारेमा उनले तिमीहरूलाई भन्ने छन्।

8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γινώτε τὰ περὶ
जसलाई पठाएँ तिमीहरूकहाँ तिमीहरूकहाँ यही यही उद्देश्यले ताकि जान्नुहोस् हाम्रो बारेमा
[G3739](#) [G3992](#) [G4314](#) [G4771](#) [G1519](#) [G0846](#) [G3778](#) [G2443](#) [G1097](#) [G3588](#) [G4012](#)

ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν;
हाम्रो र सान्त्वना-दिऊन् तिमीहरूका हृदयहरूलाई तिमीहरूका।
[G1473](#) [G2532](#) [G3870](#) [G3588](#) [G2588](#) [G4771](#)

त्यसैले म उनलाई तिमीहरूकाहाँ पठाउँदैछु। हामी के-कस्तो अवस्थामा बाँचिरहेका छौं, त्यो तिमीहरूले जान भन्ने म चाहन्छु। तिमीहरूको उत्साहको निम्ति उनलाई पठाउँदैछु।

9 σὺν Ὀνησίμῳ, τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὃς ἐστὶν ἐξ
सँगै ओनेसिमसलाई जो विश्वासयोग्य र प्रिय भाइ जो हो तिमीहरूमध्येकै
[G4862](#) [G3682](#) [G3588](#) [G4103](#) [G2532](#) [G0027](#) [G0080](#) [G3739](#) [G1510](#) [G1537](#)

ὑμῶν. πάντα ὑμῖν γνωρίσουσιν τὰ ὧδε.
तिमीहरूमध्येकै। सबै-कुरा तिमीहरूलाई जनाउनेछन् यहाँका यहाँका।
[G4771](#) [G3956](#) [G4771](#) [G1107](#) [G3588](#) [G5602](#)

ओनेसिमससित उनी आउँदैछन्। ओनेसिमस एकजना विश्वासयोग्य अनि प्यारो भाइ हुन्। उनी तिमीहरूकै समूहका हुन्। टाइकिकस र ओनेसिमसले तिमीहरूलाई यहाँको जम्मा हालखबर भन्नेछन्।

10 Ἀσπάζεται ὑμᾶς, Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μάρκος, ὁ
अभिवादन-गर्छन् तिमीहरूलाई अरिस्तार्खसले जो संगी-कैदी मेरो र मार्कुसले जो
[G0782](#) [G4771](#) [G0708](#) [G3588](#) [G4869](#) [G1473](#) [G2532](#) [G3138](#) [G3588](#)

ἀνεψιὸς Βαρνάβα, περὶ οὗ ἐλάβετε ἐντολὰς; ἐὰν ἔλθῃ πρὸς
भतिजा बारनाबासको जसको-बारेमा जसको-बारेमा पायौ आदेशहरू यदि आए तिमीहरूकहाँ
[G0431](#) [G0921](#) [G4012](#) [G3739](#) [G2983](#) [G1785](#) [G1437](#) [G2064](#) [G4314](#)

ὑμᾶς, δέξασθε αὐτόν,
तिमीहरूकहाँ स्वागत-गर्नुहोस् उनलाई।
[G4771](#) [G1209](#) [G0846](#)

अरिस्तार्खसले नमस्कार पठाएका छन्। उनी पनि मसितै कैदमा छन्। अनि बर्णाबासका काकाको छोरा भाइ मर्कुसले पनि नमस्कार भनेका छन्। मर्कुसको विषयमा तिमीलाई निर्देशन दिएकोछु। यदि उनी आए भने उनलाई स्वागत गर्नु।

11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος. οἱ ὄντες ἐκ περιτομῆς οὗτοι
र येशूले जो भनिने यूस्तस। जो छन् खतनाबाट खतनाबाट यिनीहरू
[G2532](#) [G2424](#) [G3588](#) [G3004](#) [G2459](#) [G3588](#) [G1510](#) [G1537](#) [G4061](#) [G3778](#)

μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἳτινες ἐγενήθησαν μοι
मात्र सहकर्मी परमेश्वरको परमेश्वरको राज्यमा परमेश्वरको परमेश्वरको जसले भए मलाई
[G3441](#) [G4904](#) [G1519](#) [G3588](#) [G0932](#) [G3588](#) [G2316](#) [G3748](#) [G1096](#) [G1473](#)

παρηγορία.
सान्त्वना।
[G3931](#)

येशूले (उनलाई जस्तस पनि भनिन्छ) पनि आफ्नो नमस्कार पठाउँदैछन्। यहाँ यहूदी विश्वासीहरू मात्रै छन् जो मसित परमेश्वरको राज्यको निम्ति काम गर्दैछन्। यिनीहरू मेरा लागि सुखका कारण भएका छन्।

- 12 ἀσπάζεται ὑμᾶς, Ἐπαφράς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ Ἰησοῦ,
अभिवादन-गर्छन् तिमीहरूलाई एपाफ्रासले जो तिमीहरूमध्येकै तिमीहरूमध्येकै दास ख्रीष्ट येशूको
[G0782](#) [G4771](#) [G1889](#) [G3588](#) [G1537](#) [G4771](#) [G1401](#) [G5547](#) [G2424](#)
- πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα
सधैं संघर्ष-गर्दै तिमीहरूको-लागि तिमीहरूको-लागि प्रार्थनामा प्रार्थनामा प्रार्थनामा ताकि
[G3842](#) [G0075](#) [G5228](#) [G4771](#) [G1722](#) [G3588](#) [G4335](#) [G2443](#)
- σταθῆτε τέλειοι καὶ πεπληροφορημένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ.
खडा-रहनुहोस् परिपक्व र पूर्ण-विश्वस्त परमेश्वरको सम्पूर्ण इच्छामा परमेश्वरको परमेश्वरको।
[G2476](#) [G5046](#) [G2532](#) [G4135](#) [G1722](#) [G3956](#) [G2307](#) [G3588](#) [G2316](#)

येशू ख्रीष्टका सेवक इपाफ्रासले पनि आफ्नो नमस्कार पठाएका छन्। उनी तिमीहरूकै समूहका हुन्। उनी सधैं तिमीहरूका लागि प्रार्थना गर्दैछन्। तिमीहरू आत्मिक रूपले परिपक्व होऊ र पमेश्वरले चाहेका सबै कुरा तिमीहरूसित होस् भन्दै उनी प्रार्थना गर्छन्।

- 13 μαρτυρῶ γὰρ αὐτῷ, ὅτι ἔχει πολλὸν πόνον ὑπὲρ ὑμῶν, καὶ
गवाही-दिन्छु किनभने उनको-लागि कि छ धेरै परिश्रम तिमीहरूको-लागि तिमीहरूको-लागि र
[G3140](#) [G1063](#) [G0846](#) [G3754](#) [G2192](#) [G4183](#) [G4192](#) [G5228](#) [G4771](#) [G2532](#)
- τῶν ἐν Λαοδικείᾳ, καὶ τῶν ἐν Ἱεραπόλει.
लाओदिकियामा लाओदिकियामा लाओदिकियामा र हिपरापोलिसमा हिपरापोलिसमा हिपरापोलिसमा हिपरापोलिसमा।
[G3588](#) [G1722](#) [G2993](#) [G2532](#) [G3588](#) [G1722](#) [G2413](#) [G4172](#)

तिमीहरूका लागि र लाओडिसियाका तथा हिपरापोलिसका मानिसहरूका लागि अनि हिपरापोलिसमा उनी खुबै खटेका छन्, यो म जान्दछु।

- 14 ἀσπάζεται ὑμᾶς Λουκᾶς, ὁ ἰατρός ὁ ἀγαπητός, καὶ Δημᾶς,
अभिवादन-गर्छन् तिमीहरूलाई लूकाले जो वैद्य जो प्रिय र देमासले।
[G0782](#) [G4771](#) [G3065](#) [G3588](#) [G2395](#) [G3588](#) [G0027](#) [G2532](#) [G1214](#)

डेमास र हाम्रा प्रिय साथी वैद्य लूकाले अबिवादन पठाउँदैछन्।

- 15 Ἀσπᾶσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφοὺς, καὶ Νύμφαν, καὶ τὴν
अभिवादन-गर्नुहोस् लाओदिकियामा लाओदिकियामा लाओदिकियामा भाइहरूलाई र नुम्फालाई र उनको
[G0782](#) [G3588](#) [G1722](#) [G2993](#) [G0080](#) [G2532](#) [G3564](#) [G2532](#) [G3588](#)
- κατ' οἶκον αὐτῆς ἐκκλησίαν.
घरमा घरमा उनको मण्डलीलाई।
[G2596](#) [G3624](#) [G0846](#) [G1577](#)

लाओडिसियाका दाजू-भाइ अनि दिदी-बहिनीहरूलाई हाम्रो अभिवादन सुनाइदिनु। हाम्रो अभिवादन निम्फसलाई अनि मण्डलीलाई जो उनको घरमा जुट्छ, पनि भनिदिनु।

- 16 καὶ ὅταν ἀναγνώσῃ παρ' ὑμῶν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ
र जब पढियोस् तिमीहरूमा तिमीहरूमा यो पत्र गर्नुहोस् ताकि पनि
[G2532](#) [G3752](#) [G0314](#) [G3844](#) [G4771](#) [G3588](#) [G1992](#) [G4160](#) [G2443](#) [G2532](#)
- ἐν τῇ Λαοδικείᾳ, ἐκκλησίᾳ, ἀναγνώσῃ, καὶ τὴν ἐκ
लाओदिकियाको लाओदिकियाको लाओदिकियाको मण्डलीमा पढियोस् र लाओदिकियाबाट लाओदिकियाबाट
[G1722](#) [G3588](#) [G2994](#) [G1577](#) [G0314](#) [G2532](#) [G3588](#) [G1537](#)
- Λαοδικείας, ἵνα καὶ ὑμεῖς ἀναγνώτε.
लाओदिकियाबाट ताकि पनि तिमीहरूले पढनुहोस्।
[G2993](#) [G2443](#) [G2532](#) [G4771](#) [G0314](#)

यो चिठी तिमीहरूले पढे पछि निश्चय होऊ कि यो चिठी लाओडिसियामा पढाए, तिमीहरूले पढ्यौ।

17 καὶ εἶπατε Ἀρχίπαυ, βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ,
र भन्नुहोस् अर्खिप्सलाई ध्यान-दिनुहोस् त्यो सेवकाइ जो पायी प्रभुमा प्रभुमा
[G2532](#) [G3004](#) [G0751](#) [G0991](#) [G3588](#) [G1248](#) [G3739](#) [G3880](#) [G1722](#) [G2962](#)

ἵνα αὐτὴν πληροῖς.
ताकि त्यसलाई पूरा-गर्नुहोस्।
[G2443](#) [G0846](#) [G4137](#)

“प्रभुले उनीमाथि भरोसा गरेको सेवाको काम निश्चित भएर गर्नु” भनी अर्खिप्सलाई भन।

18 Ὁ ἀσπασμὸς τῆ ἐμῆ χειρὶ -- Παύλου. μνημονεύετε μου τῶν
यो अभिवादन मेरै मेरै हातले-लेखिएको पावलको। सम्झनुहोस् मेरा बन्धनहरू
[G3588](#) [G0783](#) [G3588](#) [G1699](#) [G5495](#) [G3972](#) [G3421](#) [G1473](#) [G3588](#)

δεσμῶν. ἢ χάρις μεθ' ὑμῶν. <Ἀμήν>.
बन्धनहरू। अनुग्रह अनुग्रह तिमीहरूसँग तिमीहरूसँग। आमेन।
[G1199](#) [G3588](#) [G5485](#) [G3326](#) [G4771](#) [G0281](#)

म, पावल आफ्नै हातले तिमीहरूलाई नमस्कार लेख्दैछु। याद राख्नु, म कारागारमा छु। परमेश्वरको अनुग्रह तिमीहरूमा रहोस्।